

मूल्याङ्कनहरूले विद्यार्थीहरूले ग्रेड लेवलको प्रवीणता तथा विषय वस्तुसँग सम्बन्धित स्ट्यान्डर्ड प्राप्त गरेका छन् वा छैनन् तथा 21औं शताब्दी अनुसार तयार गरिएको स्नातकको लागि योग्य छन् वा छैनन् भनी विद्यार्थी, आमाबुवा र शिक्षक/शिक्षिकाहरूलाई महत्वपूर्ण जानकारी उपलब्ध गर्दछ। मूल्याङ्कन परिणामहरूले तपाईंको बच्चाको शैक्षिक प्रगतिको प्रमाणको मापन गर्दछ।



PSAT 10 के हो?

PSAT 10 दश कक्षाका विद्यार्थीहरूले आफ्नो शैक्षिक प्रगतिको बारेमा बुझ्न र महाविद्यालय जान र क्यारियरको लागि तयार छन् कि छैनन् भनि बुझ्न मद्दतका लागि लिने एक मूल्याङ्कन हो। PSAT 10 ले विद्यार्थीहरूलाई एघारौं कक्षामा SAT लिनु अघि सुधारका क्षेत्रहरू पहिचान गर्न विद्यार्थीहरूलाई मद्दत गर्दछ। SAT प्राय जसो महाविद्यालय तथा विश्वविद्यालयहरूद्वारा विद्यार्थीहरू स्वीकार गर्नको लागि प्रयोग गरिन्छ, महाविद्यालयमा जानको लागि विद्यार्थीहरूको लागि PSAT एक मुख्य चरण हो।

PSAT 10, कोलोराडो शैक्षिक मानकसँग पङ्क्तिबद्ध छ र विद्यार्थीहरू आफ्नो कक्षाको प्रवीणताको लागि योग्य छन् कि छैनन् भनि मापन गर्दछ। ग्रेडको लागि विद्यार्थीहरूको अंकको गणना हुँदैन तथा महाविद्यालय ट्रान्स्क्रिप्टमा पनि समावेश गरिदैनन्। PSAT 10 ले प्रमाणमा-आधारित पठन र लेखन र गणित समावेश गर्दछ। गणित परीक्षामा, विद्यार्थीहरूले विज्ञान, सामाजिक शिक्षा, र अन्य क्यारियर र वास्तविक-जीवनका परिस्थितिहरूमा समस्याहरू समाधान गर्न गणित प्रयोग गर्दछन् भनि समावेश गर्नेछ। अघिल्ला संस्करणको झैं नभएर, पुनः संरचित PSAT र SAT ले विद्यार्थीहरूलाई गलत अनुमानको लागि अंख काट्दैन।

मे 2015 मा, महाविद्यालय र क्यारियर तयारीलाई नाप्नको लागि एक दसौं- र एघारौं-कक्षा परीक्षा फेला पार्नको लागि सबै कोलोराडो विद्यालय जिल्लाहरूलाई आवश्यक पर्ने एक बिल, राज्य कानून निर्णय गरेको थियो। हाम्रो समुदायबाट उत्कृष्ट पृष्ठपोषण पछि, कोलोराडोले PSAT 10 र SAT लाई ग्रहण गर्यो। कक्षा 3 - 9 का विद्यार्थीहरूले CMAS: गणित र CMAS: अङ्ग्रेजी भाषा कला परीक्षाहरू लिन जारी राख्नेछन्।

ग्रेड 3 - 9

शैक्षिक सफलताको कोलोराडो मापन (CMAS)

ग्रेड 10

PSAT 10

ग्रेड 11

SAT



मेरो बच्चालाई कहिले परीक्षा गरिनेछ?

PSAT 10 लाई अप्रिल 11 वा अप्रिल 12, 2017 मा दिइनेछ र शिशाकलम/कागज ढाँचा प्रयोग गरि व्यवस्थापित गरिनेछ। परीक्षाको समय लगभग 3 घण्टा हुनेछ।



मेरो बच्चाले कस्ता अंक(हरू) प्राप्त गर्नेछ?

विद्यार्थीहरूले 320 र 1520 बीचका अंकहरू प्राप्त गर्नेछन्। यस अंकले विद्यार्थीको गणित खण्ड र पठन र लेखन खण्डमा संयोजित प्रगति प्रस्तुत गर्दछ। अंकहरू विद्यार्थीका प्रतिलिपिहरूमा समावेश गरिनेछैनन् र विद्यार्थीहरूको वर्षको अन्त्य अघि विद्यार्थीहरूलाई मेल गरिनेछ।



यी अंकहरूलाई कसरी प्रयोग गरिनेछन्?

विद्यार्थीहरू SAT र साथ-साथै महाविद्यालय र करियरको लागि कति तयार छन् अनि विद्यार्थीहरू, परिवारहरू र शिक्षक/शिक्षिकाहरूले यी अंकहरू प्रयोग गर्नुपर्नेछ।



थप जानकारी

हामी तपाईंलाई आफ्नो बच्चाको शिक्षामा सम्मिलित हुन प्रोत्साहित गर्दछौं। कृपया तपाईंले आफ्नो बच्चालाई घरमा मद्दत गर्न सक्ने तरिकाहरूको लागि आफ्नो बच्चाको शिक्षक/शिक्षिकालाई सम्पर्क गर्न नहिचकिचाउनुहोस्। वेबसाइट र डाउनलोड एपहरू मार्फत सहित SAT का निःशुल्क स्रोतहरू पनि छन्:

नयाँ SAT का लागि दैनिक अभ्यास | कलेज बोर्ड

- नमूना प्रश्नहरू दैनिक प्राप्त गर्नुहोस् र तत्काल प्रतिक्रिया प्राप्त गर्नुहोस्।
- विद्यार्थीहरूलाई नियमित रूपमा अभ्यास गर्न अनुमति दिन्छ।
- विद्यार्थीहरूले छापिएको उत्तरपुस्तिकाहरूको प्रयोग गरी PSAT वा SAT पूरा गर्न र त्यसपछि तस्वीर लिन र स्क्यान अड्क कार्यको प्रयोग गर्न सक्छन्।

औपचारिक SAT अभ्यास | Khan Academy

- विद्यार्थीहरूले एउटा खाताको लागि साइन अप गर्दछन् र उनीहरूका स्रोतहरूको आधारमा सुधारका क्षेत्रहरूको लागि व्यक्तिगत कृत सिफारिसहरू प्राप्त गर्दछन्।
- Khan Academy को वेबसाइट मार्फत पनि परीक्षाका निश्चित क्षेत्रहरूमा लक्षित पूर्ण-लम्बाइ अभ्यास परीक्षाहरू, नैदानिक क्विजहरू, दैनिक अभ्यास प्रश्नहरू र तयारी संसाधनहरू पनि उपलब्ध छन्: <https://www.khanacademy.org/mission/sat>.

हामीले Boys & Girls Club सँग साझेदारी गरेका छौं जसले न्यून-आम्दानी विद्यार्थीहरूलाई ती संसाधन र अन्यमा जडान गर्दछ।

हामी तपाईंलाई आफ्नो बच्चाको शिक्षामा सम्मिलित हुन प्रोत्साहित गर्दछौं। कृपया तपाईंले आफ्नो बच्चालाई घरमा मद्दत गर्न सक्ने तरिकाहरूको लागि आफ्नो बच्चाको शिक्षक/शिक्षिकालाई सम्पर्क गर्न नहिचकिचाउनुहोस्।

हामी तपाईंलाई निम्न समावेश गर्दै मद्दतदायी जानकारी फेला पार्नको लागि, <http://standards.dpsk12.org/standards-resources/> मा जान प्रोत्साहित गर्दछौं।:

- विद्यार्थीहरूलाई सिक्न मद्दतका लागि DPS आमाबुवा मार्गदर्शन
- प्रविधिमा आमाबुवाको मार्गदर्शन
- अङ्ग्रेजरी सिक्नेहरूको लागि जानकारी

मूल्याङ्कन र परीक्षा स्थलहरू बारेमा थप जानकारीका लागि, कृपया जवाफदेहिता, अनुसन्धान र मूल्याङ्कन वेबसाइट: www.dpsare.com मा जानुहोस्

यदि तपाईंसँग मूल्याङ्कन बारे प्रश्न वा विचारहरू छन् भने, कृपया आफ्नो बच्चाको विद्यालयमा प्रत्यक्ष रूपमा सम्पर्क गर्नुहोस् वा (720) 423-3054 मा पारिवारिक र समुदाय संलग्नता समर्थन लाइनमा कल गर्नुहोस्।